



शिवराज राजपत्र

शिवराज नगरपालिकाद्वारा प्रकाशित

खण्ड: ७ संख्या: १८ मिति: २०८१।०३।१४

भाग - २

शिवराज नगरपालिका सचिवालय गठन तथा संचालन कार्यबिधि, २०८१

शिवराज नगरपालिकाको नगर प्रहरी ऐन, २०७९ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी शिवराज नगर कार्यपालिकाले यो "शिवराज नगरपालिका सचिवालय गठन तथा संचालन कार्यबिधि, २०८१" बनाई लागू गरेको छ।

शिवराज नगरपालिका सचिवालय गठन तथा संचालन कार्यविधि, २०८१

नगर कार्यपालिकाबाट स्वीकृत मिति: २०८१/०३/०७

प्रस्तावना

यस शिवराज नगरपालिकामा प्रमुख र उप-प्रमुखको सचिवालयमा हुने जन सम्पर्क तथा दैनिक कार्यसूचीलाई व्यवस्थित गर्न र कार्यसम्पादनलाई सहज तथा प्रभावकारी बनाउन, समन्वयात्मक भूमिका निर्वाह गर्न देहाय बमोजिमको सचिवालय गठन तथा संचालन गर्न आवश्यक भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी शिवराज नगर कार्यपालिकाले शिवराज नगरपालिका सचिवालय गठन तथा संचालन कार्यविधि, २०८१ बनाई जारी गरिएको छ।

परिच्छेद:- १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ

- १) यो कार्यविधिको नाम "शिवराज नगरपालिका सचिवालय गठन तथा संचालन कार्यविधि, २०८१" रहनेछ ।
- २) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भएको मिति देखि लागू हुनेछ ।

२. परिभाषा

- १) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:
 - क) ऐन भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई सम्झनु पर्दछ ।
 - ख) नगरपालिका भन्नाले शिवराज नगरपालिकालाई सम्झनु पर्दछ ।
 - ग) कार्यपालिका भन्नाले शिवराज नगरपालिकाको नगर कार्यपालिकालाई सम्झनु पर्दछ ।
 - घ) कार्यालय भन्नाले शिवराज नगरपालिकाको कार्यालयलाई सम्झनु पर्दछ ।
 - ड) सचिवालय भन्नाले शिवराज नगरपालिकाको प्रमुख र उप-प्रमुखका लागि गठन गरिएको सचिवालय लाई सम्झनु पर्दछ ।
 - च) कर्मचारी भन्नाले नगर प्रमुख र उप-प्रमुखको सचिवालयमा काम गर्ने गरी सेवा करार सम्झौता गरी नियुक्ति भएका कर्मचारी लाई सम्झनु पर्दछ ।

परिच्छेद:- २

सचिवालय गठन सम्बन्धी व्यवस्था

३) सचिवालय गठन:

नगर प्रमुख र उप-प्रमुखका लागि देहाय बमोजिमका कर्मचारी रहने गरी सचिवालय गठन गरिनेछ ।

१) नगर प्रमुखको सचिवालय

१.१) कर्मचारी

क) स्वकीय सहायक (चौथो तह)/सहायक कम्प्युटर अपरेटर -१

२) नगर उप प्रमुखको सचिवालय

२.१) कर्मचारी

क) स्वकीय सहायक (चौथो तह)/सहायक कम्प्युटर अपरेटर -१

परिच्छेद:- ३

सचिवालय कर्मचारी व्यवस्थापन

४) सचिवालय कर्मचारी व्यवस्थापन:

यस कायर्विधि बमोजिम सचिवालयका कर्मचारीहरूको व्यवस्थापन देहाय बमोजिम हुनेछ ।

- १) सचिवालयका कर्मचारीको हकमा शिवराज नगरपालिकाको आन्तरिक कोषबाट सेवा सुविधा उपलब्ध हुने गरी सेवा करार सम्झौता गरिनेछ ।
- २) प्रमुख र उप-प्रमुखको सचिवालयका कर्मचारीको नियुक्ति र अवकास क्रमशः नगर प्रमुख र उप-प्रमुखको निर्देशन अनुसार शिवराज नगरपालिकाको कार्यालयबाट हुनेछ ।
- ३) सचिवालयमा शिवराज नगरपालिकाका कर्मचारीहरूलाई आवश्कता बमोजिम कार्यालयबाट तोकी कार्यालयको काममा खटाउन सकिनेछ ।
- ५) सचिवालयमा रहने कर्मचारी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद:- ४

सचिवालय कर्मचारीको सेवा सुविधा

५) सचिवालयका कर्मचारी सेवा सुविधा:

यस कायर्विधि बमोजिम नियुक्ति गरिएका कर्मचारी सेवा सुविधा देहाय बमोजिम हुनेछ ।

- १) सचिवालयका कर्मचारीहरूको तलब सेवा सुविधा तोकिएको पद/तहको शुरु तलबमान बराबर हुनेछ ।
- (२) सचिवालयका कर्मचारीको पदावधि बढीमा नगर प्रमुख वा उप प्रमुखको कार्यकाल अवधि भरि मात्र हुनेछ । निजहरूलाई हरेक ६२६ महिनामा करार सम्झौता नवीकरण गरि वा दैनिक ज्यालादारीमा समेत नियुक्त गर्न सकिनेछ ।

परिच्छेद:- ५

सचिवालयका कर्मचारीको काम कर्तव्य

६) सचिवालयका कर्मचारीको काम कर्तव्य:-

यस कायर्विधिको दफा ३(१), ३ (२), बमोजिम सचिवालयका कर्मचारीहरुको काम तथा कर्तव्य देहाय बमोजिम हुनेछ ।

६.१) नगर प्रमुखको सचिवालयका कर्मचारीहरुको काम कर्तव्यः

- १) सचिवालयमा प्राप्त सूचनालाई व्यवस्थित गरि नगर प्रमुखलाई जानकारी गराउने ।
- २) नगर प्रमुखको दैनिक कार्यसूचीलाई व्यवस्थित गर्न सहयोग गर्ने ।
- ३) कामको प्राथमिकीकरण गरि सूची तयार गरि पेश गर्ने ।
- ४) जन सम्पर्क कार्यलाई व्यवस्थित गराउने ।
- ५) विषयगत शाखाबाट आएका सूचनाहरुको नगर प्रमुखलाई विस्तृत जानकारी गराउने ।
- ६) विषयगत शाखाबाट आवश्यक सूचना लिने र कार्य प्रगति बारे समन्वय गर्ने ।
- ७) नगरपालिकाको वार्षिक नीति र कार्यक्रम अनुरूप कार्य प्रगतिको जानकारी र समन्वय गर्ने ।
- ८) नगर प्रमुख संयोजक तथा अध्यक्ष रहेका हरेक समिति तथा कार्य क्षेत्रका काममा सहयोग गर्ने ।
- ९) नगर प्रमुखको निर्देशन अनुसार अन्य आवश्यक कार्यहरु गर्ने ।

६.२) नगर उप प्रमुखको सचिवालयका कर्मचारीको काम कर्तव्यः

- १) सचिवालयमा प्राप्त सूचनालाई व्यवस्थित गरि नगर उप- प्रमुखलाई जानकारी गराउने ।
- २) नगर उप-प्रमुखको दैनिक कार्यसूचिलाई व्यवस्थित गर्न सहयोग गर्ने ।
- ३) कामको प्राथमिकीकरण गरि सूची तयार गरि पेश गर्ने ।
- ४) जन सम्पर्क कार्यलाई व्यवस्थित गराउने ।
- ५) न्यायीक समितिको काम कारवाहीमा सहयोग गर्ने ।
- ६) विषयगत शाखाबाट आएका सूचनाहरुको उप-प्रमुखलाई विस्तृत जानकारी गराउने ।
- ७) विषयगत शाखाबाट आवश्यक सूचना लिने र कार्य प्रगति बारे समन्वय गर्ने ।
- ८) नगरपालिकाको वार्षिक नीति र कार्यक्रम अनुरूप कार्य प्रगतिको जानकारी र समन्वय गर्ने ।
- ९) नगर उप-प्रमुख संयोजक तथा अध्यक्ष रहेका हरेक समिति तथा कार्य क्षेत्रका काममा सहयोग गर्ने ।
- १०) नगर उप-प्रमुखको निर्देशन अनुसार अन्य आवश्यक कार्यहरु गर्ने ।

परिच्छेद:- ६

विविध

७. बचाउः

सचिवालय व्यवस्थापनका क्षेत्रमा यस अधि भए गरेका कार्यहरु यसै कार्यविधि अनुसार भए गरेको मानिनेछ ।

८. बाधा अडकाउ फुकाउः

यो कार्यविधिमा उल्लेखित व्यवस्था कार्यान्वयनमा कुनै समस्या वा द्विविधा उत्पन्न भएमा कार्यपालिकाबाट स्वीकृति/अनुमोदन गराउने गरी नगर प्रमुखले निर्णय गरी बाधा अडकाउ फुकाउन सक्नेछ ।

प्रमाणिकरण मिति : २०८१।०३।१४

आज्ञाले,
बाबुराम पौडेल
प्रमुख प्रशासकीय अधिकृत